



औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

त्रिपुरेश्वर, काठमाडौं ।

(प्रकाशित मिति २०८२ कार्तिक १९ गते)

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम तपसिलका स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीहरूले यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिनभित्र तपसिल अनुसारको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

१. स्टार्टअप उद्यमको क्षेत्र : देहायका क्षेत्रमा सञ्चालित स्टार्टअपहरू स्टार्टअप उद्यम कर्जाको आवेदनका लागि योग्य हुनेछन् :

१. कृषि, वन तथा उत्पादनमूलक क्षेत्र

- क. कृषि, सिँचाई तथा पशुपन्छीमा आधारित उद्यम;
- ख. उत्पादनमूलक उद्यम;
- ग. वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम;
- घ. खानी तथा खनिजको अनुसन्धान तथा विकास;
- ङ. खाद्य प्रविधि तथा पोषण

२. सूचना प्रविधि तथा डिजिटल क्षेत्र

- क. विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि
- ख. घरायसी वा दैनिक जीवन सरलीकरण प्रविधि
- ग. फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम
- घ. सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम

३. पूर्वाधार तथा यातायात क्षेत्र

- क. सहज र सुरक्षित परिवहन तथा लजिष्टिक
- ख. पूर्वाधार निर्माण कार्य

ग. विद्युतीय सवारी साधन तथा अटोमोबाइल

घ. वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम

४. सामाजिक सेवा र पर्यटन क्षेत्र

क. शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम

ख. मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम

ग. पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम

५. परम्परागत तथा स्थानीय स्रोत

क. परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम

ख. परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम

ग. स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम

२. स्टार्टअप उद्यमको योग्यता : (१) यस कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न देहाय बमोजिमका योग्यता पुरा गरेका उद्यमी योग्य हुनेछन्:

- (क) प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा सम्बन्धित उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको;
- (ख) वस्तु वा सेवाको उत्पादनमा नवीन एवम् सिर्जनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायको रूपमा रूपान्तरण मार्फत उच्च वृद्धिको सम्भावना भएको;
- (ग) प्रविधिको अवलम्बन भएको;
- (घ) उद्यम व्यवसाय दर्ता भएको मितिले दश वर्ष ननाघेको;
- (ङ) दर्ता पछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार पन्ध्र करोड रुपैयाँ ननाघेको;
- (च) सञ्चालित उद्यम व्यवसाय नगाभिर्ने वा नटुकिर्ने नयाँ उद्यम व्यवसाय गरेको;
- (छ) रितपूर्वक भरेको अनुसूची-४ बमोजिमको परियोजना फाराम तथा दफा ८ बमोजिम संलग्न गर्नुपर्ने कागजात पेस गरेको;

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस कार्यविधि बमोजिम कर्जा प्रवाह गर्ने प्रयोजनका लागि देहायका उद्यमलाई स्टार्टअप उद्यम मानिने छैन:

- (क) प्रचलित कानून बमोजिम उद्योगको रूपमा दर्ता नभएको,
- (ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,
- (ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
- (घ) सूचना प्रकाशित भएको मिति भन्दा पछि दर्ता भएको,

(ड) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होलिडिङ तथा लगानी कम्पनीको रूपमा दर्ता भएको।

३. कर्जाको अधिकतम सीमा र धितो :

कर्जा प्रवाह रकम न्यूनतम पाँच लाख र अधिकतम बीस लाख रुपैयाँसम्म हुनेछ र परियोजना धितोको रूपमा रहनेछ ।

४. प्रस्ताव पेश गर्नु पर्ने : (१) यस कार्यविधि बमोजिम कर्जा लिन चाहने दफा ४ बमोजिमका योग्यता पुगेका उद्यमीले दफा ७ बमोजिमको सूचनाको अवधि भित्र दफा ८ बमोजिमका कागजात सहित अनुसूची -३ बमोजिमको ढाँचामा प्रतिष्ठानमा प्रस्ताव पेश गर्नुपर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा प्रस्तावकले प्रस्ताव पेस गर्न पाइनेछैन।

(क) एक उद्यमी वा एकाघरका सदस्यले एकभन्दा बढी प्रस्ताव पेश गर्न

(ख) अन्य कुनै निकायबाट यस अघि सहूलियतपूर्ण कर्जा वा स्टार्टअप उद्यम कर्जा लिएको।

(३) प्रस्तावकले उपदफा (१) बमोजिम प्रस्ताव पेस गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट सहूलियतपूर्ण कर्जा वा स्टार्टअप उद्यम कर्जा वा यस्तै प्रकृतिको अन्य सहूलियतपूर्ण कर्जा नलिएको स्वःघोषणा गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम गरिएको स्वःघोषणा झूटो रहेको पुष्टि भएमा त्यस्तो प्रस्ताव जुनसुकै बखत रद्द हुनेछ।

५. प्रस्ताव साथ संलग्न गर्नु पर्ने कागजात : प्रस्तावकले प्रस्तावका साथमा देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ।

(क) उद्योगको दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि,

(ख) स्थायी लेखा नम्बर र अघिल्लो आर्थिक वर्ष (आ.व. २०८१/८२) को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,

(ग) अघिल्लो वर्ष (आ.व. २०८१/८२) को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,

(घ) फर्म, कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ङ) नवप्रवर्तन तथा प्रविधिको प्रयोग भएको पुष्ट्याइँ वा स्वःघोषणा,

(च) कर्मचारी/कामदारको अघिल्लो आर्थिक वर्षको वार्षिक तलबी विवरणको प्रतिलिपि,

(छ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट सहूलियतपूर्ण कर्जा वा स्टार्टअप उद्यम कर्जा वा यस्तै प्रकृतिको अन्य सहूलियतपूर्ण कर्जा नलिएको स्वःघोषणा गर्नु पर्नेछ।

६. प्रस्तावको ढाँचा, पेश गर्ने स्थान र समय :

- परियोजना प्रस्ताव दुई तरिकाबाट भर्न सकिनेछ । (क) विद्युतीय माध्यमबाट वा (ख) भौतिक माध्यमबाट ।
- विद्युतीय माध्यमबाट प्रस्ताव भर्न चाहनेले <https://iedi.gov.np> मा गई भर्न सकिनेछ ।
- परियोजना प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइट <https://iedi.gov.np> मा राखिएको छ । भौतिक रूपमा (अफलाइन) भर्नेका लागि उक्त ढाँचा डाउनलोड गरी भर्न सकिनेछ ।
- भौतिक रूपमा (अफलाइन) मार्फत परियोजना प्रस्ताव भर्न चाहनेले प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा कार्यालय समयभित्र हार्डकपी (Hardcopy) नै बुझाउनुपर्नेछ ।
- अनलाइन (विद्युतीय माध्यम) वा अफलाइन (भौतिक) दुवै माध्यमबाट फारम बुझाउने अन्तिम दिन कार्यालय समय (साँझ ५ बजे) भित्र मात्र फारम बुझाउन सकिनेछ ।

७. थप जानकारी

- प्रारम्भिक सूचीमा परेका, प्रस्तुतीकरणका लागि योग्य भएका र अन्तिम छनोटमा परेका परियोजनाहरूको विवरण वेबसाइट <https://iedi.gov.np> मा राखिनेछ ।
- यससँग सम्बन्धित सम्पूर्ण सूचना प्रतिष्ठानको वेबसाइट <https://iedi.gov.np> मा मात्र राखिनेछ । थप जानकारी लिनुपरेमा प्रतिष्ठानको वेबसाइट हेरिरहनुहुन जानकारी गराइन्छ ।
- स्टार्टअप उद्यम कर्जा प्रवाह सम्बन्धी थप जानकारीका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (संसोधन सहित) हेर्नुहोला ।

सम्पर्क :

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

त्रिपुरेश्वर, काठमाडौँ

फोन नं. : ०१-५३६१३३९, ५३६६१६२

वेबसाइट : <https://iedi.gov.np>